



स्थानीय राजपत्र

खण्ड १०

संख्या २

मिति २०८३/०३/१५

भाग १

दोगडाकेदार गाउँपालिका

दोगडाकेदार गाउँपालिकाको विनियोजन ऐन, २०८३

दोगडाकेदार गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यहरुको लागि दोगडाकेदार गाउँपालिकाको सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,

गाउँसभाबाट स्वीकृत मिति: २०८३/०३/१५

प्रस्तावना : दोगडाकेदार गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न बाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम दोगडाकेदार गाउँपालिकाको दोस्रो स्थानीय तह सदस्य निर्वाचन पछिको पहिलो गाउँ सभाको अधिवेशनमा पेश भएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम दोगडाकेदार गाउँपालिकाको विनियोजन ऐन, २०८३ रहेको ।
२. आर्थिक वर्ष २०८३/०८४ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार : (१) आर्थिक वर्ष २०८३/०८४ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका लागि अनुसूचि १ मा उल्लिखित चालु खर्च, पुँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ५६,९४,१२,०००/- (अक्षरूपी छपन्नकरोड चौरानब्बे लाख बाह्र हजारमात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।
३. विनियोजन : (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८३/०८४ को निमित्त दोगडाकेदार गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट

नपुग हुने शीर्षकमा रकम सार्न सकिनेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरि कुनै एक वा एक भन्दा बढी शीर्षकबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थापनको खर्च व्यहोर्न एक श्रोतबाट अर्को श्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकम को २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची - १

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम
सञ्चित कोषबाट विनियोजन हुने रकम

रु. हजारमा

क्र.सं. .	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		गाउँ कार्यपालिका	३५,१६,०६.२	१५,२८,८८.८	०	५०,४४,९५
२		वडा समिति	४०,००	०	०	४०,००
३		विषयगत शाखा	५,७९,१७	३०,००	०	६०९१७
४		ऋणको साँवा भुक्तानी	०	०	०	०
५		लगानी(शेयर/ऋण)	०	०	०	०
		कुल जम्मा	४१,३५,२३.२	१५,५८,८८.८		५६,९४,१२

अनुसूची - २
राजस्व तथा अनुदान प्राप्ति प्रक्षेपण
(आ.व. २०८२/०८३)

रु. हजारमा

राजश्व शीर्षक	आय शीर्षक	गत आ.व. २०८१/०८२	चालु आ.व. २०८२/०८३	आ.व. २०८३/०८४ को अनुमान
राजश्व :		१०,४५,१३	१०,८९,७८.६६४	
आन्तरिक राजश्व :		८५,००	१,६५,००	१,५०,००
राजश्व बाँडफाँडबाट प्राप्त आय :		९,६०,१३	९,२४,७८.६६४	९,६९,४८
अन्य आय				
अन्तर सरकारी वित्तीय हस्तान्तरण :		४३,८४,२७		
संघीय सरकार :		३९,९५,००	३७७००	२७,२६,००
१३३११				
१३३१२				
१३३१३				
१३३१४				
१३३१५				
१३३१६				
सुदुरपश्चिम प्रदेश सरकार :		३,८९,२७	४,०७,९६	७,६७,७७
१३३११				
१३३१२				
१३३१३				
१३३१४				
सामाजिक सुरक्षा भत्ता				
अन्य आय :		०	०	
जनसहभागिता :		०	०	
राजश्व तथा अनुदान प्राप्ति जम्मा		५१,४४,४०.४	५४,२९,४०	५६,९४,१२

अनुसूची - ३
व्यय प्रक्षेपण
आ.व. २०८३/०८४

रु. हजारमा

व्यय शीर्षक नं.	व्यय शीर्षक	आ.व. २०८१/०८२	आ.व. २०८२/०८३	आ.व. २०८३/०८४ को अनुमान
चालु खर्च :		४२,३५,५०		४१,३५,२३.२
२१०००	गाउँपालिका चालु	३७,८५,३०	३८,८७,२१.२	४१,३५,२३.२
२२०००	मालसमान तथा सेवा उपयोग	४,५०,२०	३,७१,२८.४६४	
२४०००	व्याज, सेवाशुल्क तथा बैंक कमिसन	०	०	०
३२०००	समपुरक कोष	०	०	
पुँजीगत खर्च :		११,९३,९०		१५,५८,८८.८
३११५०	सार्वजनिक निर्माण	१०,५२,८७	८,८२,२५	
३१०००	गैर वित्तिय पुँजीगत खर्च	१,४१,०३	१,२८,००	
कुल जम्मा			५२,६८,७४.६६४	५६,९४,१२